

विवाहको सूचना फाराम

स्थानीय पञ्जिकाधिकारीले भर्ने

प्रदेश	
जिल्ला	
गा.पा./न.पा.	
वडा नं.	

स्थानीय पञ्जिकाधिकारीको नाम		
स्थानीय पञ्जिकाधिकारीको नाम (In English)		
कर्मचारी संकेत नं.		
दर्ता नं.		
फाराम दर्ता मिति (साल-महिना-गते)	वि.सं.	ई.सं.
परिवारको लगत फाराम नं.		

(सूचकले भर्ने)

श्री स्थानीय पञ्जिकाधिकारीज्यू,

स्थानीय पञ्जिकाधिकारीको कार्यालय,

वडा नं., महा/उप/नगरपालिका वा गाँउपालिका,

..... जिल्ला, प्रदेश

महोदय,

निम्न लिखित विवरण खुलाई विवाहको सूचना दिन आएको छु । कानून अनुसार विवाह दर्ता गरी पाउँ ।

१. विवाहको विवरण

विवाहको किसिम: सामाजिक परम्परा अनुसार विवाह दर्ता ऐन, २०२८ अनुसार

विवाह भएको मिति: (साल-महिना-गते) वि.सं. मा / / ई.सं. मा / /

विवाह सम्पन्न भएको स्थान

प्रदेश जिल्ला गा.पा./न.पा.

वडा नं. सडक / मार्ग गाउँ / टोल

घर नं.

विदेशमा विवाह भएमा ठेगाना

विदेशमा विवाह भएमा ठेगाना (In English)

२. दुलहादुलहीको विवरण

	दुलहाको विवरण		दुलहीको विवरण	
नाम थर				
पूरा नाम (In English)				
जन्म मिति (साल-महिना-गते)				
जात/जाति				
पूर्व वैवाहिक स्थिति				
शिक्षाको स्तर (उत्तीर्ण तह)				
पेशा				
धर्म				
मातृभाषा				
स्थायी ठेगाना	नेपालीमा	In English	नेपालीमा	In English
प्रदेश				
जिल्ला				
गा.पा./न.पा.				
वडा नं.				
सडक / मार्ग				

	दुलहाको विवरण	दुलहीको विवरण
गाउँ / टोल		
घर नं.		
जन्म भएको देश		
नागरिकता लिएको देश		
नागरिकता प्रमाणपत्र नं.		
प्रमाणपत्र जारी मिति (साल-महिना-गते)		
नागरिकता प्रमाणपत्र जारी जिल्ला		
विदेशी भएमा पासपोर्ट नं. र देशको नाम		
ठेगाना (विदेशी भएमा)		
विदेशी भएमा ठेगाना (In English)		
बाजेको नाम थर (नेपालीमा)		
बाजेको पूरा नाम थर (In English)		
बाबुको नाम थर (नेपालीमा)		
बाबुको पूरा नाम थर (In English)		
आमाको नाम थर (नेपालीमा)		
आमाको पूरा नाम थर (In English)		

३. सूचकको विवरण

यसमा लेखिएको विवरण साँचो हो। झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला भनी सहिछाप गर्ने सूचकको विवरण

<input type="text"/>	<input type="text"/>	दुलहाको सहिछाप
दायाँ	बायाँ	

<input type="text"/>	<input type="text"/>	दुलहीको सहिछाप
दायाँ	बायाँ	

दम्पती बाहेक अरु सूचक भएमा (अधिकृतनामा दिएको अवस्थामा)

नाम	<input type="text"/>	थर	<input type="text"/>
पूरा नाम थर (In English)	<input type="text"/>		
ठेगाना	<input type="text"/>		
प्रदेश	<input type="text"/>	जिल्ला	<input type="text"/>
गा.पा./न.पा.	<input type="text"/>		
वडा नं.	<input type="text"/>	सडक / मार्ग	<input type="text"/>
गाउँ / टोल	<input type="text"/>		
घर नं.	<input type="text"/>		
नागरिकता (स्वदेशी भएमा)			
नागरिकता प्रमाणपत्र नं.	<input type="text"/>		
नागरिकता प्रमाणपत्र जारी मिति (साल-महिना-गते)	<input type="text"/>		
नागरिकता प्रमाणपत्र जारी जिल्ला	<input type="text"/>		
विदेशी भएमा पासपोर्ट नं. र देशको नाम	<input type="text"/>		
विदेशी भएमा पासपोर्ट नं. र देशको नाम (In English)	<input type="text"/>		
फाराम भरेको मिति (साल-महिना-गते)	<input type="text"/>		

<input type="text"/>	<input type="text"/>
दायाँ	बायाँ
सूचकको सहिछाप	

